



प्रदेश राजपत्र

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ४) धनगढी, कैलाली, जेठ २ गते, २०७७ साल (अतिरिक्ताङ्क १

भाग १

प्रदेश सरकार

आन्तरिक मामिला तथा कानून मन्त्रालय

सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा प्रदेश प्रमुखबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ।

सम्बत् २०७७ सालको अध्यादेश नं. १

सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई

संशोधन गर्न बनेको अध्यादेश

प्रस्तावना: सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल प्रदेश सभाको अधिवेशन नभएकोले,

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश सरकार (मन्त्रपरिषद्) को सिफारिसमा प्रदेश प्रमुखबाट यो अध्यादेश जारी भएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस अध्यादेशको नाम "सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) अध्यादेश, २०७७" रहेको छ ।
(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ को दफा ९ को उपदफा (१) मा संशोधन: सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ (यस पछि "मूल ऐन" भनिएको) को दफा ९ को उपदफा (१) मा रहेका "एक महिना" भन्ने शब्दहरूको सट्टा "पन्ध्र दिन" भन्ने शब्दहरू राखिएका छन् ।
३. मूल ऐनको दफा ९ को उपदफा (२) मा संशोधन: मूल ऐनको दफा ९ को उपदफा (२) मा रहेका "एक महिना" भन्ने शब्दहरूको सट्टा "सात दिन" भन्ने शब्दहरू राखिएका छन् ।

अध्यादेश जारी मिति : २०७७।०२।०२

आज्ञाले,
कृष्ण बहादुर राउत
प्रदेश सरकारको सचिव